


○ राम्रो फोटो उदाहरण



- १ ६ महिना भित्र लिइएको फोटो
- २ अगाडि अनुहार, टोपी वा सनग्लास नलगाएको पछाडीको भागमा केही नभएको (तपाईंले ब्ल्याक एंड वाइट फोटोहरू पनि प्रयोग गर्न सक्नुहुन्छ।)
- ३ आकार उचाई ४.५ सेमी र चौडाइ ३.५ सेमी।
- ४ सामान्य अबस्था अनुहारको खिचिएको फोटो
- ५ न धेरै सानो न धेरै ठूला अनुहार आएको फोटो
- ६ अनुहारको छाया नपरेको र हेर्न सजिलो खालको।

× खराब फोटो उदाहरण




तेर्सो अनुहार भएको



पछाडीको भागमा



सनग्लास र टोपी लगाएको



सामान्य अनुहार भन्दा फरक अनुहार



छाया परेको



क्यामेरा हल्लेको कारण तस्बिरहरू धमिलो फोटो

यस स्तम्भमा, व्यक्तिगत नम्बर कार्डको को नम्बर लेख्नुहोस्।

तपाईं बस्नुभएको नगरपालिकाको नाम लेख्नुहोस्।

[手書用]

個人番号カード交付申請書 兼 電子証明書発行/更新申請書



नमुना

नाम, जन्म मिति, र लिङ्ग तपाईंको राहदानी वा निवास कार्डमा लेखिए जस्तै लेख्नुहोस्। ठेगाना तपाईंको निवास कार्डमा लेखिएको यो आवेदनको समयमा तपाईं बस्नुहुने हालको ठेगाना लेख्नुहोस्।

सबैभन्दा सजिलै सम्पर्क हुने फोन नम्बर लेख्नुहोस्।

अध्यागअध्यागमन प्रक्रियाका लागि अनलाइन आवेदन दिन चाहनेहरूले यी दुईवटा चेक बाक्सहरू खाली छोड्नुपर्छ।

यो स्तम्भ 14 वर्ष सम्मका मानिसहरू र वयस्क वार्डहरूको लागि हो। < = मानसिक विकार आदिको कारणले अपर्याप्त निर्णय क्षमता भएको व्यक्ति लागू हुँदा यो कागजात पेश गर्ने व्यक्तिको (कानूनी प्रतिनिधि) बारे लेख्नुहोस्। यो सबैले लेख्नु स्तम्भ होइन।

地方公共団体情報システム機構 宛 (長 宛)					
個人番号※1	1 2 3 4 5 6 7 8 9 0 1 2				
氏名※2	TURNER ELIZABETH				
住所※2	Kasumigaseki Bldg. 202 1-1-1 Kasumigaseki, Chiyoda-Ku, Tokyo				
生年月日※2	1985. 12. 31				
性別※2	男 <input type="checkbox"/> 女 <input checked="" type="checkbox"/>				
電話番号※4	090-1234-5678				
点字※5	点字表記を希望する (最大24文字まで、濁点等は1文字) <input type="checkbox"/>				
外国人住民の区分	<table border="1"> <tr> <td>在留期間等満了日の有無</td> <td>①</td> </tr> <tr> <td>在留期間等満了日</td> <td>②</td> </tr> </table>	在留期間等満了日の有無	①	在留期間等満了日	②
在留期間等満了日の有無	①				
在留期間等満了日	②				

तपाईंको बसाइको अवधि, आदिको लागि म्याद सकिने मिति छ भने, स्तम्भ ① मा "उपलब्ध" लेख्नुहोस्, र स्तम्भ ② मा तपाईंको निवास कार्डको अगाडिको मिति लेख्नुहोस्।



※1 記載された個人番号に誤りがあると、個人番号カード及び電子証明書を正しく発行できません。
 ※2 氏名、住所、生年月日、性別については、住民票に記載の情報が個人番号カードと電子証明書に一致している必要があります。また、あらかじめ住民票への旧氏又は通称の記載手続を行っている方は、個人番号カードと電子証明書の発行に際しては、旧氏又は通称の記載手続が完了していることを確認する必要があります。
 ※4 申請内容に不備がある場合は電話で連絡することがありますので、日中に連絡のつく電話番号にご連絡ください。
 ※5 氏名の点字表記をご希望の場合、 を黒く塗りつぶしてください。住民基本台帳ネットワークがな (最大24文字まで、濁点等は1文字) が点字で表記されます。

तपाईंको निवास कार्डमा तपाईंको पुरानो नाम वा उपनाम छ भने मात्र यो स्तम्भ भरनुहोस्।

以上の内容に間違いのないことを確認しましたので、個人番号カードの交付及び電子証明書発行を申請します。

申請日 2022 年 7 月 1 日

申請者氏名 TURNER ELIZABETH

【ご注意】を必ずご確認いただき、電子証明書の発行を受けないこととする場合は、

署名用電子証明書※

利用者証明用電子証明書

【ご注意】利用、住民票の写しなどのコンビニ交付サービス、e-Tax等の電子申請、マイナポータルへのログインなど多様なサービスの提供に必要となります。

※15 歳未満の方、成年被後見人の方には原則発行されません。

यस खण्डको मितिको लागि, तपाईंले यो कागजात जारी गर्ने मिति लेख्नुहोस्, र नामको लागि, तपाईंको आफ्नै नाम लेख्नुहोस्।

15 歳未満の方、成年被後見人の方が申請を行う場合は、以下に代理人氏名、住所、電話番号、本人との関係を記入してください。

代理人記載欄	<table border="1"> <tr> <td>ふりがな</td> <td></td> <td>本人との関係</td> <td>Mother</td> </tr> <tr> <td>代理人氏名</td> <td>TURNER VICTORIA</td> <td></td> <td></td> </tr> <tr> <td>代理人住所</td> <td>〒100-8973 Kasumigaseki Bldg. 202 1-1-1 Kasumigaseki, Chiyoda-Ku, Tokyo (電話番号: 080-8765-4321)</td> <td></td> <td></td> </tr> </table>	ふりがな		本人との関係	Mother	代理人氏名	TURNER VICTORIA			代理人住所	〒100-8973 Kasumigaseki Bldg. 202 1-1-1 Kasumigaseki, Chiyoda-Ku, Tokyo (電話番号: 080-8765-4321)		
ふりがな		本人との関係	Mother										
代理人氏名	TURNER VICTORIA												
代理人住所	〒100-8973 Kasumigaseki Bldg. 202 1-1-1 Kasumigaseki, Chiyoda-Ku, Tokyo (電話番号: 080-8765-4321)												

※ 申請内容に不備のある場合は電話で連絡することがあります。

यस स्तम्भमा, यो कागजात पेश गर्ने व्यक्ति (वैधानिक प्रतिनिधि) निवेदकसँग कस्तो सम्बन्ध छ लेख्नुहोस्।
 बायाँको उदाहरणमा,
 आवेदक (= बच्चा) : ELIZABETH जी
 वैधानिक प्रतिनिधि (= आमा) : VICTORIA जी हुनेछ।

事務処理記載欄	
---------	--